

Before you Sign

रोजगारी बीमा

इन्टरनेटको रेडियो (पडकास्ट) मा ' प्रवेश दर्ता गर्नु अघि ' पडकास्टमा यहाँलाई स्वागत छ / यो पडकास्ट अण्टारियो प्रदेशमा कानुनी अधिकारबारे तपाईंलाई राम्रो जानकारी दिन तयार पारिएको हो / आफ्नो अधिकार र दायित्व बुझ्नु भएमा क्यानाडामा तपाईंले जीवनमा असर पार्ने विकल्पहरू छात्र सक्षम हुनुहुनेछ/ यी रेडियोहरूले तपाईंको परिस्थितिको लागि कानुनी सल्लाह दिँदैन तर तपाईंको परिस्थितिमा काम लाग्ने साधारण कानुनी बिषयहरू बारे जानकारी दिन्छन भन्ने कुरा बुझ्नु जरुरी छ / आज हामी अण्टारियोको रोजगारी बीमा लाभ भन्ने सरकारी कार्यक्रमको बारे चर्चा गर्नेछौं /

रोजगारी बीमा लाभ (जसलाई ई.आई.पनि भनिन्छ) ले मानिसलाई विभिन्न अबस्थामा नियमित लाभ दिन सक्छ / यदि तपाईंको कुनै गल्ति बिना कामको अभावमा वा मौसमी बिदाबारी अबधिको लागि कामबाट निकालेको छ भने र तपाईं काम गर्न सक्षम हुनुहुन्छ भने तपाईंले रोजगारी बीमा लाभ पाउन निबेदन दिन सक्नु हुन्छ / ई.आई. भनेको बिरामी भएर, चोट पटक लागेर वा रोगको कारणले एक्लै छुट्याएर राखेको अबस्थामा बिरामी लाभ आवश्यक पर्ने व्यक्तिको लागि पनि हो / तपाईं गर्भाबस्थामा भए, हालसालै बच्चा जन्माएको भए, कुनै बच्चालाई ग्रहण गरेको भए वा शिशु स्याहार गर्नु परे तपाईंले मातृ वा पितृ लाभ पाउन आवेदन दिन सक्नुहुन्छ / तपाईंले कुनै सिकिस्त बिरामी वा चोटपटक लागेको व्यक्ति वा जीवनको अन्तिम घडीमा परेका कसैलाई सहयोग गर्नु परेमा हेरचाहको लाभ र बिदा लिन मिल्छ / याद राख्नु कि तपाईंले पैसा पाउनु अघि त्यस्ता प्रत्येक लाभ लिन केही शर्तहरू पूरा गर्नु पर्छ / यस्तो लाभ पाउन तपाईंको योग्यता बारे ढुक्क नभए सबभन्दा राम्रो उपाय तपाईंले आबेदन दिनुस र रोजगारी बीमा लाभ दिनेलाई नै योग्यताको निकर्षो ल गर्न लाउनुस /

अब हामी तपाईंले काम नपाएको अबस्थामा रोजगारी बीमा लाभ कसरी काम लाग्छ भन्ने बारे चर्चा गर्नेछौं / तपाईंले काम गर्न छोड्ने बित्तिकै सँधै रोजगारी बीमा लाभको लागि आबेदन दिनु जरुरी छ / तपाईंले रोजगारीको विवरण (आर.वो. ई.) पाई नसकेको भए वा नियोक्ताले सो कागज पठाएको छ या छैन भन्ने थाहा नभए पनि लाभ पाउन आबेदन दिन सक्नु हुन्छ / यदि तपाईंले काम गर्न छोडेको चार हप्ता भन्दा बढी समय सम्म पर्खनु भयो भने तपाईंको लाभ गुम्न सक्नेछ /

निम्न अबस्थामा तपाईंले नियमित रूपमा रोजगारी बीमा लाभ पाउन सक्नु हुन्छ यदि:

- तपाईंले क्यानाडामा आयकर तिरेको भनी तलबी कागजमा रेकर्ड हुने खालको काम गरेको भए
- आफ्नो गल्ति बिना काम छोड्नु परेको भए
- बिगत ५२ हप्ता भित्र काम नपाएको वा घटीमा लगातार सात दिन आमदानी बिनाको काम गरेको भए
- बिगत ५२ हप्ता भित्र वा तपाईंले पछिल्लो पटक रोजगारी बीमा दाबी गरेको शुरु दिनदेखि बीमायोग्य घण्टा पुग्ने गरी काम गरेको भए / यी मध्ये जुन अबधि छोटो छ त्यही लागु हुन्छ /
- प्रत्येक दिन काम गर्न तयार, इच्छुक र सशक्त छ भने
- सक्रिय रूपमा कामको खोजी गर्दै कुन नियोक्ता संग कहिले सम्पर्क गरेको भन्ने लिखित रेकर्ड राखेको भए

निम्न अबस्थामा तपाईंले रोजगारी बीमा लाभ पाउन सक्नु हुन्न:

- तपाईंले उचित कारण बिना जागिर छोडेको भए
- तपाईंले गलत वा अबैधानिक भन्ने थाहा हुँदाहुँदै कुनै काम गरेकोले निकालिएको भए

Before you Sign

- तपाईंले मजदुरी झैझगडा (उदाहरणको लागि, हडताल, तालाबन्दी वा अन्य खालको झगडा) मा प्रत्यक्ष रूपमा संलग्न भई काम नगरी बसेको भए

तपाईंको योग्यताबारे निश्चित नभए रोजगारी बीमा लाभको लागि आबेदन दिनु पर्छ / काम नपाउने बित्तिकै पनि तपाईंले आबेदन दिनु पर्छ / तपाईंले लाभ पाउनु हुन्छ या हुन्न भन्ने निधो गर्न तपाईंले www.canada.ca मा अनलाइन आबेदन दिनु पर्छ / अनलाइनबाट आबेदन दिएपछि मात्र प्रक्रिया शुरु हुन्छ / तपाईंसंग घरमा इन्टरनेट नभए नजिकैको सर्विस क्यानाडाको कार्यालयमा गई कम्प्युटर प्रयोग गर्नुस अथवा स्थानीय पुस्तकालयमा भएको सार्वजनिक इन्टरनेट प्रयोग गर्नुहोस / यो अनलाइन आबेदन भर्न ६० मिनेट जति लाग्छ / दरखास्त दिनु अघि निम्न जानकारी तपाईंसंग हुनु पर्छ /

- तपाईंको आमाको थर
- तपाईंको सामाजिक बीमा नम्बर - अंक ९ बाट शुरु भएमा तपाईंले आप्रवासको स्थिति र काम गर्ने अनुमतिको प्रमाण पेश गर्नु पर्छ
- पोस्टल कोड सहित तपाईंको हुलाकी र आबासीय ठेगाना/ आफु बसेको ठाउँको ठेगाना नभएमा आफै स्थानीय सर्विस क्यानाडा सेन्टरमा गएर दरखास्त दिनु पर्छ /
- सिधै बैंकमा रकम जम्मा गर्नु परेमा तपाईंको बैंकको पूरा विवरण (आर्थिक संस्था, नाम र नम्बर, शाखा नम्बर र तपाईंको खाता नम्बर) दिनु पर्छ / यी नम्बर निश्चित नभएमा तपाईंको बैंकमा काम गर्ने व्यक्तिलाई लेख्न लगाउनुस /

तपाईंको निबेदन पाए पछि रोजगारी बीमामा काम गर्ने व्यक्तिले तपाईं लाभ पाउन सक्नुहुन्छ या सक्नुहुन्न भनी निधो गर्न सक्छ /

हामीलाई आशा छ कि तपाईंले अण्टारियोको रोजगारी बीमा कार्यक्रमबारे केही सामान्य जानकारी पाउन यो पडकास्ट राम्रो स्रोतको रूपमा पाउनु भयो होला /

यस बिषयमा अझै पनि तपाईंका प्रश्नहरु भए कृपया यी रेडियोहरुबारे तपाईंलाई अबगत गराउने सेवा वा संस्थामा जानु होला / तपाईंको कम्प्युटर पहुँच भएमा थप जानकारीको लागि stepstojustice.ca अथवा settlement.org मा गएर बुझ्नुहोला / तपाईंलाई कानुनी सल्लाह , सेवा वा प्रधिनिधित्व आवश्यक छ भनी पहिले नै थाहा भए कृपया लिगल एड अण्टारियो (Legal Aid Ontario) मा [१-८००-६६८-८२५८](tel:1-800-668-6262) मा सम्पर्क राख्नुस / यसले ३०० भन्दा बढी भाषाहरुमा मद्दत गर्दछ र कार्यालय सोमबार देखि शुक्रबारसम्म बिहान ८:०० बजे देखि साँझ ५:०० सम्म (ई एस टि) खुल्दछ/ यो रेडियो सेवा दि ल फाउण्डेशन अण्टारियो (The Law Foundaton of Ontario) को आर्थिक सहयोगमा तयार पारिएको हो / यसमा लेखिएका सामग्रीहरुको सम्पूर्ण दायित्व वाई डब्लु सी ए (WBCA) र सेन्ट थोमस एल्गिन (St. Thomas Elgin) ले लिन्छ /